



कुश्मा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

कुश्मा, पर्वत ।

गण्डकी प्रदेश, नेपाल ।

प्रथम पटक प्रकाशित मिति: २०७८/११/०९

सेवा करारमा कर्मचारी लिने सम्बन्धी सूचना

कुश्मा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका कार्यालयमा रिक्त रहेको तपशिल बमोजिमका पदहरूमा करार सेवाको माध्यमबाट मिति २०७९ असार मसान्तसम्मको लागि पदपूर्ति गर्नुपर्ने भएकाले देहाय बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र नगरपालिकाले तोकेको ढाँचामा दरखास्त फाराम भरी यस नगरपालिकाको प्रशासन शाखामा बुझाउनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

तपशिल

क्र.स	विज्ञापन नं	पद/तह	सेवा/ समूह	माग संख्या	कामकाज गर्ने स्थान
१	०३-०७८/७९	हेल्थ असिष्टेन्ट/सहायक पाचौं	स्वास्थ्य /हे.ई	१ (एक)	खौलालाकुरी स्वास्थ्य चौकी कु.न.पा १३
२	०४-०७८/७९	अ.हे.व./सहायक चौथो	स्वास्थ्य /हे.ई	२ (दुई)	आर्थरडाडाखर्क स्वास्थ्य चौकी र ठूलीपोखरी प्रा.स्वा.केन्द्र
३	०५-०७८/७९	अ.हे.व./सहायक चौथो	स्वास्थ्य /हे.ई	१ (एक)	शहरी स्वास्थ्य केन्द्र तत्तरकोट, कु.न.पा १
४	०६-०७८/७९	अ.न.मी./सहायक चौथो	स्वास्थ्य / प.हे.न	२ (दुई)	शहरी स्वास्थ्य केन्द्र सिंधाली र शहरी स्वास्थ्य केन्द्र तत्तरकोट, कु.न.पा १
५	०७-०७८/७९	ल्याव असिष्टेन्ट / सहायक चौथो	स्वास्थ्य/ मे.ल्या.टेक्नोलोजी	१ (एक)	कुश्मा स्वास्थ्य चौकी /ठूलीपोखरी प्रा.स्वा.केन्द्र
६	०८-०७८/७९	नायव प्राविधिक सहायक (कृषि) सहायक चौथो	नेपाल कृषि/ कृषि प्रसार	१ (एक)	कुश्मा नगर कार्यपालिकाको कार्यालय

• आवश्यक न्यूनतम शैक्षिक योग्यता:

- क) हेल्थ असिष्टेन्ट पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सा प्रमाणपत्र तह उत्तिर्ण गरि नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्नेछ ।
- ख) अ.हे.व. पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सि.एम.ए. कोर्ष उत्तिर्ण गरि नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्नेछ ।
- ग) अ.न.मी पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मी कोर्ष उत्तिर्ण गरि नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।



कुश्मा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

कुश्मा, पर्वत ।

गण्डकी प्रदेश, नेपाल ।

घ) ल्याव असिष्टेन्ट पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याव असिष्टेन्ट कोर्ष उतिर्ण गरि नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्नेछ ।

ङ) नायव प्राविधिक सहायक (कृषि) पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट टि.एस.एल.सी /टि.एस.ई.ई (कृषि) उतिर्ण वा १८ महिने पि.जे.टि.ए कोर्ष उतिर्ण गरेको हुनुपर्नेछ ।

- प्रचलित कानून अनुसार अयोग्य नभएको
- दरखास्त दस्तुर:
सहायक पाचौं तहको लागि रु ४००।- (चार सय) र सहायक चौथो पदको लागि रु ३००।-(तिन सय)
- दरखास्त दिने अन्तिम मिति: मिति २०७८/११/२३ गते सम्म (यदि आवेदन दिने अन्तिम मितिमा सार्वजनिक विदा परेमा सो को भोलिपल्ट समेत दरखास्त फाराम बुझाउन सकिने छ)
- परीक्षाको किसिम: प्रारम्भिक सूचिकरण र अन्तरवार्ता (कुश्मा नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७६ को दफा ४ मा भएको व्यवस्था बमोजिम प्रारम्भिक सुचीकरणमा परेका उम्मेदवारलाई मात्र अन्तरवार्तामा समावेश गराइने छ ।)
- उम्मेदवारको उमेर हद: स्वास्थ्य सेवाको पदमा दरखास्त दिने अन्तिम मिति सम्ममा उम्मेदवार १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको र नेपाल कृषि सेवाको पदमा पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला कर्मचारीको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
- तलब स्केल: वि.न.०३-०७८/७९ र वि.न ०४-०७८/७९ को पदको लागि नेपाल सरकारको शसर्त अनुदानको स्वीकृत दरबन्दी अनुसार तोके बमोजिमको तलब स्केल र अन्य बाकी विज्ञापन नं ०५-०७८/७९ देखि ०८-७८/७९ पदको लागि कुश्मा नगरपालिकाको तलब स्केल अनुसार हुनेछ ।
- कार्यविवरण: करार शर्तमा उल्लेख भए बमोजिम हुनेछ ।
- अन्तरवार्ता हुने मिति: प्रारम्भिक सुचीकरणको नतिजा प्रकाशन गर्दा सूचना गरिनेछ ।
- पेश गर्नुपर्ने कागजातहरू: नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी , शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित काउन्सिलमा दर्ता/ नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ,कार्य अनुभव भए सोको प्रमाणपत्रको प्रतिलिपी तथा अन्य कागजातहरू उम्मेदवार स्वयंले प्रमाणित गरि पेश गर्नुपर्ने छ ।
- अन्य कुरा प्रचलित कानून बमोजिम हुनेछ ।
- दरखास्त फाराम र कार्यविधि: कार्यालयको website www.kushmamun.gov.np बाट डाउनलोड गर्न सकिनेछ साथै थप जानकारीका लागि कार्यालयको फोन नं ०६७-४२०१४१ मा सम्पर्क गर्न सकिनेछ ।

कुमान सिंह गुरुङ

प्रमुख प्रशासकीय अधिकृत